

१३



करैयामाई गाउँपालिका

स्थानिय राजपत्र

खण्ड ३

संख्या ११

मिति २०७६/०३/३०

भाग-१

करैयामाई गाउँपालिका

करैयामाई गाउँपालिका निर्णय, आदेश तथा अधिकार पत्र
प्रमाणीकरण कार्यविधी, २०७६

करैयामाई गाउँपालिका करैया, बारा

**करैयामाई गाउँपालिका निर्णय, आदेश तथा अधिकार पन्त्र प्रमाणीकरण
कार्यालयी, २०७६**

प्रस्तावना

नेपालको संविधानको धारा २१४ को उपधारा (५) ले दिएको अधिकार अनुसार करैयामाई गाउँपालिकाको निर्णय वा आदेश र अधिकार पन्त्र लगायतका अन्य लिखित कागजात प्रमाणीकरण गर्ने विधि र प्रक्रियालाई व्यवस्थित गर्ने बास्तवीय भएकोले, करैयामाई गाउँ कार्यपालिका केही कानून तर्जुमा र व्यवस्था गर्न बोनेको ऐन, २०५६ तथा गाउँपालिकाको अन्य ऐन एवं करैयामाई गाउँ सभा सञ्चालन कार्यालयी, २०७६ करैयामाई गाउँकार्यपालिका (कार्यसम्पादन) नियमाबली, २०७६ समेतको अधिनमा रही गाउँकार्यपालिकाले करैयामाई गाउँपालिका निर्णय, आदेश तथा अधिकार पन्त्र प्रमाणीकरण कार्यविधी, २०७६ पारित गरिएको छ ।

परिच्छेद-१ प्रारम्भिक

१. समीक्षक नाम र प्रारम्भ

- (१) यस नियमबलीको नाम “करैयामाई गाउँपालिका निर्णय, आदेश तथा अधिकार पन्त्र प्रमाणीकरण कार्यविधी, २०७६” रहेको छ ।
- (२) यो कार्यविधी कार्यपालिकाबाट पारित भएर गाउँपालिकाको राजपत्रमा प्रकाशित भई प्रारम्भ हुनेछ ।

१. साक्षित नाम र प्रारम्भ:

- (१) “संविधान”भन्नाले नेपालको संविधान सम्बन्धित ।
- (२) “गाउँपालिका”भन्नाले करैयामाई गाउँपालिकालाई सम्बन्धित ।
- (३) “अध्यक्ष”भन्नाले करैयामाई गाउँपालिकाको अध्यक्षलाई सम्बन्धित ।

- (४) “उपाध्यक्ष”भन्नाले करैयामाई गाउँपालिकाको उपाध्यक्षलाई सम्बन्धित ।
- (५) “कार्यपालिका” भन्नाले करैयामाई गाउँपालिकाको कार्यपालिका सम्बन्धित ।
- (६) “कार्यपालिका सदस्य”भन्नाले करैयामाई गाउँपालिकाको कार्यपालिका सदस्यलाई सम्बन्धित । सो शब्दले करैयामाई गाउँपालिकाको अध्यक्ष, सदस्यलाई सम्बन्धित ।
- (७) “प्रमुख प्रशासकीय अधिकृत”भन्नाले करैयामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित ।
- (८) “गाउँ सभा”भन्नाले करैयामाई गाउँपालिकाको गाउँ सभालाई सम्बन्धित ।
- (९) “गाउँ सभा सदस्य”भन्नाले करैयामाई गाउँपालिकाको गाउँ सभा सदस्यलाई सम्बन्धित सो शब्दले करैयामाई गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष समेतलाई बुझाउद्योगी उपाध्यक्ष र वडा अध्यक्ष र कार्यपालिका सदस्य समेतलाई बुझाउद्योगी उपाध्यक्ष र वडा अधिकृत सम्बन्धित ।
- (१०) “कानून”भन्नाले नेपालको संविधान बमोजिम सधीय संसद, प्रदेश संसदले पारित गरेका र नेपालको संविधान, सधीय संसदले पारित गरेको स्थानिय सरकार र सञ्चालन ऐन २०७४ तथा अन्य ऐनहरु, प्रदेश संसदले पारित गरेका ऐनहरु, करैयामाई गाउँपालिकाको गाउँ सभाले पारित गरेको ऐन कानून, र नेपालको संविधान तथा स्थानिय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कार्यपालिकाबाट अध्यादेशको रूपमा जारी ऐन कानून समेतलाई समेतलाई सम्बन्धित ।
- (११) “अध्यादेश”भन्नाले करैयामाई गाउँपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएका कार्य जिम्मेवारी पुरा गर्न नेपालको संविधान, स्थानिय सरकार सञ्चालन ऐन २०७४ तथा उक्त ऐन २०७४ आवश्यक परेको तर गाउँ सभा तत्काल हुन तसक्ते अवस्थामा एन आवश्यक नहोनेछ ।
- (१२) “नियम, कार्यविधि” भन्नाले गाउँपालिकालाई तोकिएका अधिकार

- जारी भएको नियमाबली, कार्यविधि, नियम, निर्देशिका, कार्यविधि, सम्बन्धहरू ।
- (१३) “स्थानीय राजपत्र” भन्नाले गाउँपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएका कार्य जिम्मेवारी पुरा गर्ने गाउँ सभा र कार्यपालिकाले पारित गरी सारोकार बाला तथा स्थानियवासीलाई जानकारी गराउन र पारित ऐन कानून, नियमाबली, कार्यविधि, निर्देशिकालाई लागू भएको घोषणाको लागि जारी गरेको कैरेयामाई गाउँपालिकाको स्थानीय राजपत्र (अधिकारिक सुचनापत्र) लाई सम्बन्धहरू ।
- (१४) “राजपत्र प्रकाशन गर्ने अधिकारी” भन्नाले स्थानिय राजपत्र प्रकाशन गर्ने तोकिएको प्रमुखप्रशासकीय अधिकृत वा अन्य तोकिएको कर्मचारीलाई सम्बन्धहरू ।
- (१५) “वैठक” भन्नाले गाउँ सभा अन्तरगतका समिति, कार्यपालिका अन्तरगत समिति बडा समिति, उपसमिति, कार्यदल आदिको बैठकहरूलाई समेतलाई जनाउछ ।
- (१६) “प्रस्ताव” भन्नाले गाउँ सभा, कार्यपालिका, बडा समिति तथा अन्य समिति उपसमितिहरूको बैठकमा मा विचारार्थ पेश गरिएको कुनै प्रस्ताव, विधेयक वा सो प्रस्तावसंग सम्बन्धित संघोधन प्रस्ताव, विधेयक समेत सम्बन्धहरू ।
- (१७) “विषयगत शाखा” भन्नाले गाउँपालिकाको कार्य विभाजन नियमाबली बमोजिमको विषयगत शाखा सम्बन्धहरू ।
- (१८) “समिति” भन्नाले गाउँपालिकाको गाउँ सभा तथा कार्यपालिकाले गठन गरेका विभिन्न समिति, उपसमितिहरू सम्बन्धहरू ।
- (१९) “प्रामाणिक प्रति” भन्नाले निर्णय, आदेश तथा अधिकारपत्र प्रमाणित गर्ने अधिकारीले हस्ताक्षर गरेको सम्बल प्रति सम्बन्धहरू ।
- (२०) “लिखत वा कागजात” भन्नाले देहायका विषयसंग सम्बन्धित निर्णय वा आदेश बाटत, सम्बन्धी अधिकार पन सँग सम्बन्धित लिखत वा कागजात सम्बन्धहरू :-

(क) गाउँ सभाले बनाएको नीति, नियम, निर्देशिका, कार्यविधि,

(ख) गाउँ सभाले पारित गरेको विधेयक,

(ग) गाउँ सभाद्वारा पारित प्रस्ताव,

(घ) कार्यपालिकाले जारी गरेको आदेश,

(ङ) कार्यपालिकाद्वारा पारित प्रस्ताव,

(च) कार्यपालिकाले जारी गरेको अधिकारपत्र,

(छ) कार्यपालिकाले गरेको निर्णय,

(ज) कार्यपालिकाबाट नियुक्त हुने पदको नियुक्ति पत्र, सरब्रा तथा अवकाश पत्र,

(क्फ) कार्यपालिकाले जारी गरेको सूचना तथा सिर्जना गरेको तथ्यांक वा अभिलेख सम्बन्धी लिखत वा कागजात,

(ञ) प्रचलित कानून बमोजिम प्रमाणिकरण गर्नु पर्ने अन्य लिखत वा कागजात ।

(२१) “सूचना तथा अभिलेख केन्द्र” भन्नाले गाउँकार्यपालिका अन्तर्गत स्थापना भएको यस कार्यविधिको नियम (१४) बमोजिमको सूचना तथा अभिलेख केन्द्र सम्बन्धहरू ।

परिच्छेद-२
गाउँ सभा लिखत वा कागजातको प्रमाणीकरण

३. गाउँ सभा बाट पारित विधेयक प्रमाणिकरणको लागि अद्यावधिक प्रतितयार पार्ने:

(१) गाउँ सभाबाट पारित भएको विधेयकलाई गाउँ सभाको सदस्य सचिवले पारित भएका संशोधन तथा आनुषंगिक मिलान भए त्यस्तो मिलान समेत गरी विधेयक पारित भएको मिल उल्लेख गरी प्रमाणिकरणको लागि नेपाली कागजमा चार प्रति तथार गर्नु पर्नेछ ।

(२) गाउँ सभाबाट पारित भएको विधेयक तथा अन्य पारित प्रस्तावहरू सदस्य सचिव / प्रमुख प्रशासकीय अधिकृतले कम्मात रुपमा पारित

- भएको विषय, प्रकृया र कम भिलाएर निर्णय नं. १ निर्णय नं. २ गर्दै सभाको निर्णय पुस्तका (माईन्यूट) मा लिखीबद्द अभिलेखिकरण गरी गाउँपालिका अध्यक्ष समक्ष प्रमाणिकरणका लागी पेश गर्नुपर्नेछ।
- (३) उपदफा (१) बमोजिम तयार गरिएको विधेयकमा वर्ष गत नव्वर, कम तथा पेज सभ्या समेत उल्लेख गरी गाउँ सभाको सचिव / प्रमुख प्रशासकीय अधिकृतले प्रमाणिकरणको लागि अद्यक्ष समक्ष पेश गर्नुपर्नेछ।

५. विधेयक प्रमाणिकरण तथा प्रकाशन

- (१) गाउँ सभाबाट पारित भई दफा ३ को उपदफा (३) बमोजिम पेश भएको विधेयको अन्तिम पृष्ठमा पुरा नाम, थर तथा पद समेत उल्लेख गरी प्रत्येक पृष्ठमा हस्ताक्षर गरी अद्यक्षले प्रमाणिकरण गर्नेछ। त्यस्री प्रमाणिकरण गर्दा भिति र विधेयकको पृष्ठ सभ्या समेत छुलाउनु पर्नेछ।
- (२) गाउँ सभाबाट पारित भई दफा ३ को उपदफा (२) बमोजिम तयार भई पेश भएको पारित प्रस्तावको निर्णय पुस्तिका (माईन्यूट) को उपस्थित विवरण पछीको प्रत्येक पृष्ठको सिरानी र पुछारमा हस्ताक्षर र अन्तिम पृष्ठको अन्तमा नाम, पद भिति समेत खुलाई हस्ताक्षर गरी अद्यक्षले प्रमाणिकरण गर्नेछ।
- (३) अद्यक्षले उपनियम (१) बमोजिम प्रमाणिकरण गर्दा नेपाली कागजमा तयार गरिएको कम्तीमा चार प्रतिमामिति समेत उल्लेख गरी हस्ताक्षर गर्नु पर्नेछ र त्यस्तो प्रामाणीक प्रति मध्ये एक एकप्रति देहाय बमोजिमका निकायमा पठाउनु पर्नेछ:-
- (क) प्रमुख प्रशासकीय अधिकृतको सचिवालय,
- (ख) गाउँकार्यपालिकाको सूचना तथा अभिलेख केन्द्र
- (ग) नेपाल सरकारको संघीय माधिकार होने मन्त्रालय,
- (घ) प्रदेश सरकारको निकाय (मन्त्रालय वा विभाग),
- (४) गाउँ सभाबाट पारित ऐन कानूनहरु अद्यक्षले प्रमाणिकरण गरी

स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ।

- (५) उपदफा (२) बमोजिमको प्रमाणितलाई आवश्यकता अनुसार गाउँपालिकाको स्थानिय राजपत्रमा प्रकाशित गरिने व्यवस्था भिलाईने छ।
- (६) प्रमाणिकरण भएको जानकारी गाउँ सभा सदस्यहरू गाउँ सभामा दिनु पर्नेछ।
- (७) यस बमोजिम प्रमाणिकरण भएको विधेयक तथा निर्णयको अभिलेख प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्ने व्यवस्था भिलाउनेछ।
५. ऐन कानूनको एकीकृत र अचाचारिक अभिलेख राख्नुपर्ने।
- (१) गाउँ सभाको सचिव / प्रमुख प्रशासकीय अधिकृतले गाउँ सभाले बनाएको कानूनहरुको एकीकृत र अचाचारिक अभिलेख राख्नु पर्नेछ।
- (२) कार्यपालिकाले गाउँपालिकाको स्थानीय कानूनहरुको वर्षगत र वर्णनु कर्ममा अचाचारिक विवरण तयार गरी राख्नु पर्नेछ।
- (३) गाउँपालिकाको स्थानीय कानूनमा सशोधन भएमा त्यस्तो संशोधन समेत भिलाई कार्यपालिकाले अचाचारिक विवरण तयार गरी राख्नु पर्नेछ। त्यसरी अचाचारिक गरिएको स्थानीय कानून गाउँपालिकाको वेवसाईटमा समेत राख्ने व्यवस्था भिलाईनेछ।
- (४) प्रमाणिकरण भई गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएपछी प्रमाणिक प्रतिमध्ये एक प्रति, सूचना तथा अभिलेख केन्द्रमा पठाई कार्यन्धरन तथा अभिलेखबद्द गर्नु पर्नेछ।
- (५) सूचना तथा अभिलेख केन्द्रले उपदफा (१) बमोजिमका ऐन कानूनहरुको आवश्यक छैयाप्रती (प्रतिलिपी) तयार गरी प्रमुख प्रशासकीय अधिकृत बाट प्रतिलिपी प्रमाणित गरी सबै बडा कार्यालयहरु तथा कार्यान्वयन गर्न गराउने शाखा, इकाई तथा निकायहरुमा पठाउनु पर्नेछ।
- (६) उपदफा (५) बमोजिम राखिएको अभिलेख कसैले अबलोकन गर्न चाहेमा सुरक्षित रूपमा अबलोकन गर्न दिनुपर्नेछ।

(७) यस नियम बमोजिम प्रमाणीकरण तथा प्रकाशन भई अभिलेख भएको ऐन कानूनहरु प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधारणको जानकारीको लागि सूचना तथा अभिलेख केन्द्र मार्फत सार्वजनिक गर्ने व्यवस्था भिलाउनु पर्नेछ।

परिच्छेद-३ कार्यपालिकाका निर्णय, आदेश, लिखत वा कागजातको प्रमाणीकरण

६. नियमाबलिको प्रमाणीकरण:

- (१) कार्यपालिकाले बनाएको नियमाबली कार्यपालिकाको बैठकबाट पारित भएपछि अध्यक्षले प्रमाणीकरण गर्नेछ।
- (२) कार्यपालिकाबाट पारित भएको नियमाबलीलाई प्रमुख प्रशासकीय अधिकृतले पारित भएका नियमाबलीमा संशोधन तथा आनुष्ठानिक सिलान भए त्यस्तो मिलान समेत गरी पारित भएको मिति उल्लेख गरी प्रमाणिकरणको लागि नेपाली कागजमा चार प्रति तथा गर्नुपर्नेछ।
- (३) कार्यपालिकाबाट पारित भएको अन्य पारित प्रस्ताव तथा निर्णयहरु सदस्य सचिव / प्रमुख प्रशासकीय अधिकृतले कमगत रूपमा पारित भएको विषय, प्रकृत्या र क्रम मिलाएर निर्णय नं. १, २ गर्दै कार्यपालिकाको निर्णय पुस्तिका (माइन्यूट) मा लिपी बद्द अभिलेखिकरण गरी गाउँपालिका अध्यक्ष समझ प्रमाणिकरणका लागीपेश गर्नेछ।
- (४) उपदफा (२) बमोजिम तथार गरिएको नियमाबलीमा वर्णन तम्भर, क्रम तथा पेज संख्या समेत उल्लेख गरी कार्यपालिकाको सचिव / प्रमुख प्रशासकीय अधिकृतले प्रमाणिकरणको लागि अध्यक्ष समझ पेश गर्नु पर्नेछ।
- (५) कार्यपालिकाबाट पारित भई उपदफा (२) बमोजिम तथार भई पेश भएको पारित निर्णय पुस्तिका (माइन्यूट) को उपस्थितिविवरण पढीको प्रत्येक पृष्ठको सिरानी र पुछारमा हस्ताक्षर र अन्तम पृष्ठको अन्तमा नाम, पद मिति समेत खुलाई हस्ताक्षर गरी अध्यक्षले प्रमाणिकरण

लागी कार्यपालिका तथा सम्बन्धित नियममा सिफारिस गर्ने पर्नेछ।

१३. प्रतिवेदन:
(१) अनुगमनको प्रगति प्रतिवेदन नियमित रूपमा तथार गरी कार्यपालिकामा पेश गर्नुपर्नेछ।

(२) उक्त प्रतिवेदन उपर कार्यपालिकामा आवस्यक छलफल तथा निर्णय गर्ने सो को आधारमा योजनावानाई लागु गर्ने एंव सम्बन्धित नियममा पठाइनेछ।

१४. बाधा अड्काउ फुकाउने अधिकार:

- (१) यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा उपभोक्ताहित सरक्षण तथा मूल्यांकन समितिको बैठकबाट नियमका लागि बाधा अड्काउ फुकाउ गर्ने कार्यपालिकामा पठाईने छ।
- (२) कार्यपालिकामा निर्णय र निर्देशनले कार्यपालिकामा पेशको बाधा अड्काउ कार्यपालिकामा निर्णय र निर्देशनले कार्यपालिकामा पेशको बाधा अड्काउ फुकाउहुनेछ।

१५. परिमार्जन तथा संशोधन:

- (१) यस कार्यविधिलाई आवश्यकताअनुसार कार्यपालिकाले परिमार्जन तथा संशोधन गर्ने सम्भेद।

प्रमाणित गर्ने
हस्ताक्षर
.....

नाम:- श्री शुनेश्वर द्वार्मी
पद:- करेयामाई गाउँपालिका अध्यक्ष
प्रमाणित निर्णय:-
प्रमाणित कार्यविधि पाना (पेज) सख्त:- ६ (छ) अनुसूचीबाहेक

अनुसूची-२
करेयामाई गाउँपालिका
गैससहलको कार्यक्रम अनुगमन जीव सूची

कार्यक्रम संचालन गर्ने संस्थाको नाम:

संस्थाको ठेगाना:-.....अनुगमन मिति:

प्रिस.न. सुचकहरु विवरण कैफियत

१ २ ३

क. संस्था सम्बन्धी विवरण
 संस्था नवीकरण भएको सम्म संस्था नवीकरण नभएको
 संस्था नवीकरण मिति

१. संस्था प्रमुखको नाम
२. संचालन गरेको परियोजना कर्मचारी संख्या
३. अनुगमन गरी कार्यक्रमको नाम कार्यक्रमको बजेट
४. सहयोग गर्ने निकाय कार्यक्रम शुरु भएको मिति
५. कार्यक्रम सम्पन्न गरी सम्पन्न मिति भौतिक लक्ष्य

ख. कार्यक्रम कार्यालयन प्रक्रिया

१. कामको अवस्था
२. लक्ष्य अनुसारको प्रगती
३. हाल सम्पर्को मुख्यालय उपलब्धी

प्रमाणित गर्ने

हस्ताक्षर

नाम:- श्री शुभेश्वर धार्मी

पद:- करेयामाई गाउँपालिका अध्यक्ष

प्रमाणित मिति:-

प्रमाणित कार्यालय याना (पेज) संख्या:- ८ (आठ) अनुसूची सहित

०१६५५७	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८
०१६५५७	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८
०१६५५७	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८
०१६५५७	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८
०१६५५७	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८	१८८

१८८
 १८८

१८८